

परीक्षण: अक्सर सोधिने प्रश्नहरू

कसको परीक्षण हुनुपर्छ? के मेरो परीक्षण हुन सक्छ ?

कुनै पनि व्यक्ति जो तल उल्लिखित मापदण्ड पूरा गर्दछ, उसको कोरोना भाइरस रोग - १९ परीक्षण गर्न सकिन्छ:

- कोरोना भाइरस रोग - १९ का लक्षणहरू भएको कुनै पनि व्यक्ति
- स्वास्थ्य सेवा कर्मीहरू
- ६० वर्ष भन्दा माथिको जो कोही व्यक्ति
- अन्तर्निहित स्वास्थ्य अवस्था कमजोर भएको कुनै पनि व्यक्ति
 - माथिको सूचीमा भएका संक्रमण जन्य घरका सदस्यहरू
 - बाल बालिकाको हेरचाह गर्ने कर्मचारी
 - कर्मचारीहरू जो सहकर्मीहरू वा आम जनतासँग लामो समय सम्म सम्पर्क बाट टाढा रहन सक्दैनन्
 - संक्रमणको संकेत भएका जो कोही
 - यो महामारीको थालनीको क्रममा सत्य थियो, तर अहिले जो कोहीले पनि न्यु ह्यांशायर मा परीक्षण गर्न चाहन्छ भने परीक्षण परीक्षण गर्न सकिन्छ ।

मेरो जांच कसरी हुन सक्ला?

तपाईंको परीक्षण निम्न उपायबाट गर्न सकिन्छ:

- तपाईंको स्वास्थ्य सेवा प्रदायक लाइ फोन गरेर
- सुविधाजनक एम डी (Convenient MD) को फोन नम्बर १-८३३-२६३-०१३१ मा फोन गरेर
- हाम्रो परीक्षण दर्ता फारम मार्फत दर्ता गरेर वा ६०३-२७१-५९८० मा फोन गरेर
- यदि तपाईं नाशुआ शहरमा बस्नुहुन्छ वा त्यहा काम गर्नुहुन्छ भने त्यहाको शहरी स्वास्थ्य बिभागमा फोन गरेर: ६०३-५८९-३४५६
- ग्रेटर म्यानचेस्टर क्षेत्रमा बस्ने निवासी हरुले कृपया म्यानचेस्टर कोरोना भाइरस रोग - १९ को हटलाइन ६०३-६६८-१५४७ मा फोन गरेर स्थानीय रुपमा परीक्षण गर्ने विकल्पहरू पत्ता लगाउनुहोस

एन्टिबडी परीक्षण भनेको के हो? के मैले आफ्नो कोरोना भाइरस रोग - १९ एन्टिबडी रक्त परीक्षण गराउन सक्छु?

एन्टिबडी परीक्षणले व्यक्तिको रगतको नमूनामा SARS-CoV-2 भए नभएको बारेमा जाँच गर्दछ जुन भाइरस ले कोरोना भाइरस रोग - १९ निम्त्याउँछ। यी एन्टिबडीहरू त्यति बेला शरीरमा उत्पादन हुन्छन जब कोही संक्रमित हुन्छ। त्यसैले यो परीक्षणको सकारात्मक परिणामले संकेत गर्दछ कि व्यक्ति पहिले भाइरसबाट संक्रमित भएको थियो। एन्टिबडीमा आधारित परीक्षणहरू अब SARS-CoV-2 बिरूद्ध एन्टिबडी पत्ता लगाउनको लागि व्यावसायिक प्रयोगशालाहरूको माध्यमबाट उपलब्ध छन्। एन्टिबडी परीक्षणहरू कोरोना भाइरस रोग - १९ को संक्रमण भएको व्यक्तिले गर्न हुँदैन किनभने एन्टिबडी परीक्षणहरूको परिणाम सकारात्मक आउन संक्रमण भएको २ हप्ता लाग्न सक्छ। एन्टिबडी परीक्षण सकारात्मक भएको एक व्यक्ति भविष्यमा SARS-CoV-2 संक्रमणबाट सुरक्षित छ वा छैन वा उसले अरूलाई संक्रमित गर्ने सम्भावना छ वा छैन भन्ने कुरा अझै पत्ता लागेको छैन। कोरोना भाइरस रोग - १९ एन्टिबडीहरूको परीक्षण सकारात्मक भएका व्यक्तिहरूलाई जनस्वास्थ्य विभागले सम्पर्क गर्नेछ।

के बिमारीको क्रममा यो परीक्षण धेरै चाँडो गर्न सम्भव छ?

संक्रमणको प्रारम्भिक चरणहरूमा यो भाइरसलाई परीक्षणद्वारा पत्ता लगाउन सम्भव छैन।

मैले सुन्दैछु कि यो परीक्षण गराउन गाह्रो छ। के यो सत्य हो?

यो सत्य हो कि महामारीको सुरुवातको क्रममा सबैलाई यो परीक्षण गराउन गाह्रो थियो। अहिले त यो परीक्षण न्यु हम्पशायरका सबैलाई उपलब्ध छ जसमा कोरोना भाइरस रोग - १९ को लक्षणहरू छन्, जो ६० वर्ष भन्दा माथि उमेरका छन्, जो स्वास्थ्य सेवा कर्मी हुन् वा जसमा अन्तर्निहित स्वास्थ्य अवस्थाहरू बिधमान छन्।

मैले कोरोना भाइरस रोग - १९ परीक्षणको लागी घुम्ती परीक्षण टोली पनि छ भन्ने सुने। त्यसका लागि मैले कसरी आफ्नो नाम दर्ता गर्न सक्छु?

महानगरीय चिकित्सा प्रतिक्रिया प्रणाली (MMRS) स्वयंसेवकहरूको एक स्व-युक्त इकाई हो, जसले राज्य भर समूहहरू चयन गरेर घुम्ती परीक्षण सेवा प्रदान गर्दछ।

मलाई परीक्षण गरियो र भनियो कि मैले न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशाला बाट परिणामहरू लिन सक्छु। म कसरी आफ्नो नतीजा प्राप्त गर्न सक्छु?

यदि तपाईंलाई स्वास्थ्य सेवा प्रदायक, तत्काल हेरचाह, वा अस्पतालले जाँच गरेका थिए भने, तपाईंको परीक्षणको परिणाम पनि उनीहरूले नै प्रदान गर्दछन। न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस रोग - १९ को परीक्षण का परिणामहरू सीधा चिकित्सा प्रदायकलाई प्रदान गर्छन जसले परीक्षणको आदेश दिएका हुन्छन।

ब्यवसायिक प्रयोगशालाहरू र न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरू दुबैले आदेश प्रदायकलाई मात्र परीक्षणको परिणाम पेश गर्दछन।

न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशालाबाट मेरो परीक्षणको नतीजा आउने समय अवधि कति हो?

न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशालाले तपाईंको नमूना प्राप्त गरे पछि **कम से कम ७२ घण्टा**को टर्नअराउन्ड समय लिन्छ। यसको मतलब यदि तपाईंले सोमबार जाँच गर्नुभयो भने तपाईंको नमूना मंगलबार सम्म न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशाला मा नपुग्न सक्छ। त्यसो भएमा तपाईंको नतीजा शुक्रवार सम्ममा उपलब्ध नहुन सक्छ। **(ब्यावसायिक प्रयोगशालाहरूले पनि त्यहि समय तालिका अनुसार रिपोर्ट गरिरहेका छन्)।**

मेरो परीक्षणको परिणामहरू लिन मैले कसलाई फोन गर्ने ?

यो याद राख्नु महत्वपूर्ण छ कि तपाईंको परीक्षणको परिणामको जानकारी केवल तपाईंको परीक्षणको आदेश दिने स्वास्थ्य सेवा प्रदायकले मात्र तपाईंलाई दिनेछन। ब्यवसायिक प्रयोगशालाहरू र न्यु हम्पशायर सार्वजनिक स्वास्थ्य प्रयोगशालाहरू दुबैले आदेश प्रदायकलाई मात्र परिणाम पेश गर्दछन। यदि तपाईंले **उनीहरूलाई सिधै फोन गर्नु भयो भने पनि उनीहरूले तपाईंलाई परीक्षणको परिणाम दिने छैनन्।**